

# हरियो वन कार्यक्रम

भलारी-६, सिमलफाँटा, कञ्चनपुरका समुदायको

## समुदाय स्तरीय जलवायु परिवर्तन अनुकूलन योजनाको

### संक्षिप्त जानकारीपत्र

(आ.व. २०७०/७१ देखि २०७४/७५ सम्म)

#### परिचय

भलारी गाउँ विकास समिति-६ सिमलफाँटा शुक्लाफाँटा वन्यजन्तु आरक्षबाट विस्थापित भएकाहरूलाई २०५८ सालमा पुनःस्थापित गरिएको बस्ती हो । स्याली नदी र शुक्लाफाँटा वन्यजन्तु आरक्षको किनारामा पूर्व-पश्चिम राजमार्गदेखि करिब ४ किलोमिटर उत्तरसम्म फैलिएको यस बस्तीमा ३३८ घरधुरीका २,०३५ जना बसोबास गर्दछन् । पछिल्लो समय यस समुदायमा जलवायु परिवर्तनको असर महसूस गरिएकाले यो जलवायु परिवर्तन अनुकूलन योजना तयार पारी लागू गरिएको हो । २०७० असार २४ गते समुदायका सदस्यहरू, शुक्लाफाँटा वन्यजन्तु आरक्ष, सुनदेवी उपभोक्ता समितिका पदाधिकारीहरू, राष्ट्रिय प्रकृति संरक्षण कोष, केयर नेपाल, गा.वि.स. लगायतका प्रतिनिधिहरूको सहभागितामा योजना तर्जुमा गरिएको हो ।

यस जलवायु परिवर्तन अनुकूलन योजनाको कार्यान्वयन निकै लामो प्रक्रिया भएको र लागत समेत धेरै लाग्ने अनुमान गरी सहयोगका लागि सरोकारवाला निकायहरूबीच चरण-चरणमा छलफल तथा अन्तरक्रिया कार्यक्रम पनि गरिएको थियो । यसर्थ यस योजनालाई कार्यान्वयन गर्न/गराउन सुनदेवी उपभोक्ता समितिका अतिरिक्त स्थानीय सेवा प्रदायकका रूपमा रहेका सरकारी तथा गैरसरकारी निकायले पनि आफ्ना वार्षिक कार्यक्रमहरूमा अनुकूलनका योजनाहरूलाई समावेश गर्दै लैजाने प्रतिबद्धता समेत जनाएका छन् ।

#### समुदायको भू-बनावट र प्राकृतिक निर्भरता

पूर्वमा कसरौल र जुडा टोल, पश्चिममा स्याली नदी र शुक्लाफाँटा वन्यजन्तु आरक्ष, उत्तरमा स्याली नदी र श्री कृष्ण निम्न माध्यमिक विद्यालय र दक्षिणमा श्री वैजनाथ उच्च माध्यमिक विद्यालय रहेको यस क्षेत्रको जमिनमा अत्यन्त सुक्खा, बलौटे तथा रूखो माटो रहेको छ । भौगोलिक हिसाबले जमिन समथर रहेता पनि वर्षात्को समयमा उपयुक्त ढल निकास नहुँदा बाटोघाटो हिलाम्मे हुन्छ । सामुदायिक वनबाट पर्याप्त वन पैदावर आपूर्ति हुने अवस्था नभएकाले यहाँका समुदाय आरक्षमा निर्भर रहेका छन् । आर्थिक रूपमा पनि समुदाय निकै पछाडि छ । खानेपानी उपभोगका लागि निजी रूपमा बनेका नल्का (जमिनमुनिको पानी तान्ने पम्प)को पानी प्रयोग गर्ने गर्दछन् । सिँचाइका लागि नहर वा कुलो पनि छैन, आकाश पानीमा भर पर्नुपर्दछ । पुनःस्थापित बस्ती भएकाले जग्गा-जमिन कम हुँदा आयआर्जनका लागि भारतीय भूमिमा श्रम बेच्न जानु यहाँका समुदायको बाध्यता हो । स्याली नदीको कटान र आरक्षका जनावरले बाली नालीमा पुऱ्याउने क्षति यस समुदायको मुख्य समस्या हो । खाना पकाउन मुख्य रूपमा दाउराको प्रयोग गर्ने यस समुदायमा हरियो वन कार्यक्रम अन्तर्गत राष्ट्रिय प्रकृति संरक्षण कोषको सहयोगमा १८० घरधुरीमा गोबर ग्यास जडान गरिसकिएको छ ।

#### मुख्य जलवायुजन्य जोखिमहरू

- स्याली नदीले बर्षेनि गर्ने खेतीयोग्य जमिनको कटान तथा डुबान,
- आरक्षबाट आउने जनावरहरूको आक्रमण र क्षति,

- घट्टो कृषि उत्पादन र खाद्यान्न संकट,
- खानेपानीका मुहानहरू सुक्नु,
- रूख बिरुवा र चराचुरुङ्गीहरू लोप हुँदै जानु,
- कृषि तथा वन स्रोतमा मिचाहा प्रजातिको अतिक्रमण, र
- आगलागी ।

#### योजनाको परिकल्पना

५ वर्षमा भलारी-२, सिमलफाँटाका समुदायमा जलवायु परिवर्तनका जोखिमहरू अनुकूलित भई आयआर्जन तथा जीविकोपार्जनको अवस्थामा सुधार गर्नुका साथै वृक्षरोपण र प्राकृतिक पुनरोत्पादनमार्फत वनको अवस्थामा सुधार ल्याउने र समुदायका ३३८ घरधुरीहरू तथा यहाँको कृषि तथा वन पारिस्थितिकीय प्रणालीलाई समानुकूल बनाउने ।

#### योजनाको उद्देश्य

- तारजाली तटबन्ध, वृक्षरोपण, जोखिमयुक्त ठाउँमा काटे पुल निर्माण गरी नदीजन्य प्रकोप कम गर्ने ।
- सिँचाइको राम्रो व्यवस्था गराई कृषिमा सुधार ल्याउने साथै उन्नत जातका बीउबिजन संकलन तथा वितरण गराई जीविकोपार्जनमा सुधार ल्याउने ।
- अग्निरेखा निर्माण गर्दै खाली ठाउँमा वृक्षरोपण तथा मिचाहा प्रजातिको उन्मूलन गरी कृषि तथा वन पारिस्थितिकीय प्रणालीमा सुधार ल्याउने ।
- शौचालय निर्माण र स्वास्थ्य तथा सरसफाइ सम्बन्धी सचेतीकरण गोष्ठी गरी स्वास्थ्यमा सुधार ल्याउने ।

#### योजना तर्जुमा प्रक्रिया

स्थानीय जलवायु अनुकूलन योजनाको राष्ट्रिय संरचना र हरियो वन कार्यक्रम निर्देशिकाको अधिनमा रही निम्नानुसार चरणमा प्रस्तुत योजना तर्जुमा गरिएको हो ।

- संकटासन्न समुदाय र घरधुरीको पहिचान (जस्तै: महिला, दलित, विपन्न तथा पछाडि पारिएका वर्गहरूमा परेका जोखिमहरूको प्रभाव विश्लेषण) ।
- अनुकूलन अभ्यास तथा कार्य निर्धारण ।

#### योजनाका विशेषताहरू

- योजनालाई जनमुखी र सहभागितामूलक बनाउन वास्तविक जोखिम प्रभावित महिला, दलित र विपन्न घरधुरीको सहभागिता सुनिश्चित गर्नुका साथै त्यस्ता समुदायलाई मुख्य रूपमा लक्षित गरिएको ।
- कृषि तथा खाद्य सुरक्षा, मानव स्वास्थ्य, वन तथा जैविक विविधता र जल उत्पन्न प्रकोपलाई समेटिएको ।
- स्थानीय श्रम, सीप, ज्ञान, प्रविधि र प्राकृतिक रूपमा रहेका स्थानीय स्रोत-साधनहरूको भरपूर प्रयोग गर्दै सरकारी, गैरसरकारी तथा निजी क्षेत्रसँगको साभेदारीलाई प्राथमिकता दिइएको ।

- सामाजिक परीक्षणका माध्यमबाट आर्थिक पारदर्शिता, समावेशी र सहभागितामूलक ढङ्गले योजना कार्यान्वयन भएको सुनिश्चितता हुने मापदण्ड तयार पारिएको ।
- जलवायु परिवर्तनका असरहरू कम गर्न ती जोखिमसँग जुध्न सक्ने क्षमतामा वृद्धि गर्न स्थानीय प्रविधि र अभ्यासहरूलाई आत्मसात् गरिएको ।
- योजना कार्यान्वयन अवधिमा सुशासनका अभ्यासहरू जस्तै: सार्वजनिक सुनुवाइ तथा सार्वजनिक लेखापरीक्षण, सम्पन्नता स्तरीकरण अद्यावधिक आदि गरिनुको साथै लैङ्गिक तथा समावेशीमूलक तरिकाले कार्यसमिति तथा अनुगमन र निर्माण समितिहरू गठन गर्न प्रतिबद्ध ।

### जलवायुजन्य जोखिम तथा अनुकूलन क्रियाकलापहरू

जोखिमको क्षेत्र	जोखिम/प्रकोप	अनुकूलनका क्रियाकलापहरू
कृषि तथा खाद्य सुरक्षा	खेतीयोग्य जग्गाको कमी, सिंचाइको समस्या र घटदो कृषि उत्पादन	सुक्खा सहने बालीको प्रयोग, सिंचाइका लागि मोटर/पम्पसेट पाइप विस्तार तथा निर्माण, स्थानीय तथा उन्नत बीउविजन संकलन र वितरण, जीविकोपार्जन कार्यक्रम, बेमौसमी खेती, बाली विविधिकरण र सीपमूलक तालिमहरू
वन तथा जैविक विविधता	कृषि तथा वन स्रोतमा मिचाहा प्रजातिको अतिक्रमण	मिचाहा प्रजाति उन्मूलन, अग्निरेखा निर्माण, होर्डिङ बोर्ड निर्माण, आगोजन्य पदार्थ निषेध, तालिम र सामग्री प्रयोग गरी नियन्त्रण, वृक्षरोपण, खुला चरिचरण नियन्त्रण, वैकल्पिक ऊर्जाको प्रयोग
मानव स्वास्थ्य	बिग्रदो मानव स्वास्थ्य	भुल प्रयोग, शौचालय, गोबर ग्यास र सुधारिएको चुल्हो निर्माण तथा प्रयोग, सुत्केरी तथा गर्भवती जाँच र अन्य सुविधाहरू
जलवायुजन्य प्रकोप	बाढी, सुक्खा खडेरी, कटान तथा डुबान	जैविक तटबन्ध निर्माण, विपद् राहत कोष स्थापना, बाढीको पूर्व तयारी योजना, निर्माण र कार्यान्वयन, वृक्षरोपण
बासस्थान र पूर्वाधार	आगलागी	सामुदायिक आश्रय भवन निर्माण
संस्थागत विकास	सामाजिक उपेक्षा र वञ्चितकरण	लैङ्गिक तथा सामाजिक समावेशीकरण, अल्पसंख्यक र बहिष्करणमा पारिएका समुदायको प्रतिनिधित्वको सुनिश्चितता, जीविकोपार्जनमा सुधार, दलित तथा विपन्न परिवारका बालबालिकाका लागि छात्रवृत्ति

उपरोक्त योजना अन्तर्गतका सबै क्रियाकलापहरूलाई सम्बन्धित सेवाप्रदायक (सरकारी, गैरसरकारी, सहकारी र निजी) संस्थाले कार्यान्वयनमा सहयोग गर्दै जाने प्रतिबद्धता समेत जनाइसकेका

छन् । योजनाको कार्यान्वयनमा सहजता होस् भन्ने हेतुले हरेक क्रियाकलापलाई स-साना एकाईमा वर्गीकरण समेत गरी योजनाको कार्यान्वयन सुरु गरिसकिएको छ ।

### योजना कार्यान्वयन प्रक्रिया

प्रस्तुत योजना कार्यान्वयनको सिलसिलामा अनुकूलन अवसरहरूको लेखाजोखा तथा अनुकूलन कार्य, कार्यक्रम तथा कार्ययोजना कार्यान्वयनबीचको दोहोरौपना र रिक्तता हटाउन गा.वि.स. स्तरका स्थानीय अनुकूलन कार्ययोजनाको कार्यान्वयनमा सहायक सिद्ध हुने विश्वास लिइएको छ । स्थानीय अनुकूलन कार्ययोजनाका निम्नानुसार प्रक्रिया कार्यान्वयनमा सुनदेवी उपभोक्ता समिति तथा यस क्षेत्रमा सेवा प्रदायकका रूपमा रहेका सबै सरोकारवालाहरूले प्रतिबद्धता जनाइसकेका छन् ।



स्थानीय अनुकूलन कार्ययोजनाका पाइलाहरू

### कोषको व्यवस्था

यस योजना कार्यान्वयनका लागि सुनदेवी उपभोक्ता समितिले आफ्नो खातामा कोष राखी सञ्चालन गर्नेछ । उक्त कोष जलवायु परिवर्तन, सामुदायिक अनुकूलन कोष सञ्चालन कार्यविधि, २०७० बमोजिम परिचालन गरिनेछ ।

### अनुगमन र मूल्याङ्कन

योजनाको समीक्षा तथा नियमित अनुगमन र मूल्याङ्कनका लागि समावेशी र सरोकारवालाहरू समेतको संलग्नतामा ५ सदस्यीय अनुगमन समिति गठन गरिएको छ । सो समितिले यस सहभागितामूलक अनुगमन, मूल्याङ्कन, पुनरावलोकन तथा सिकाइ योजना बमोजिम तोकिएको समयवधिमा आफ्नो प्रतिवेदन तथा सुझावहरू सम्बन्धित सरोकारवाला निकायमा पेश गर्नेछ ।

**थप जानकारीका लागि**  
**सुनदेवी उपभोक्ता समिति**  
 भलारी-६, सिमलफाँटा, कञ्चनपुर, नेपाल  
 वा  
**राष्ट्रिय प्रकृति संरक्षण कोष - शुक्लाफाँटा संरक्षण कार्यक्रम**  
 चाँदमारी, कञ्चनपुर  
 फोन/फ्याक्स नं.: ००९७७-९९-५२४७०३  
 वेबसाइट: [www.ntnc.org.np](http://www.ntnc.org.np), ईमेल: [scp@ntnc.org.np](mailto:scp@ntnc.org.np)



**डिस्क्लेमर:** यो जानकारीपत्र अमेरिकी जनताद्वारा अमेरिकी विकास नियोग (यूएसएड)को माध्यमबाट प्रदान गरिएको उदार सहयोगबाट सम्भव भएको हो । यसमा उल्लेखित विषयवस्तुले अमेरिकी सरकारको धारणाको प्रतिनिधित्व गरेको मानिने छैन ।